



दैनिक क्रमिक बचत (३६५ किस्ता)

यो बचत योजनामा दैनिक रूपमा रकम जम्मा गरी ३६५ किस्ता अनिवार्य बचत गर्नु पर्नेछ । दैनिक किस्ता कबुल गरी सञ्चालन गरेको खातामा किस्ता पुरा भए पश्चात् तपशिल अनुसारको रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

दैनिक किस्ता	जम्मा हुने रकम	एकमुष्ट भुक्तानी
१०५/-	३८,३२५/-	४०,६३५/-
२१०/-	७६,६५०/-	८१,२७०/-
३१५/-	१,१४,९७५/-	१,२१,९०५/-
४२०/-	१,५३,३००/-	१,६२,५४०/-
५२५/-	१,९१,६२५/-	२,०३,१७५/-
१,०५०/-	३,८३,२५०/-	४,०६,३५०/-

मनोकांक्षा अनिवार्य बचत (३६ महिने किस्ता)

यो बचत योजनामा मासिक रूपमा तोकिए अनुसारको किस्ता कबुल गरी ३६ महिनासम्म मासिक किस्ता जम्मा गर्न सकिनेछ । मासिक किस्ता पुरा भए पश्चात् तपशिल अनुसारको रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

मासिक किस्ता	जम्मा हुने रकम	एकमुष्ट भुक्तानी
२,५००/-	९०,०००/-	१,०२,५००/-
५,०००/-	१,८०,०००/-	२,०५,०००/-
७,५००/-	२,७०,०००/-	३,०७,५००/-
१०,०००/-	३,६०,०००/-	४,१०,०००/-

बाल शैक्षिक भविष्य बचत (३६ महिने किस्ता)

यो बचत योजना १४ वर्ष ननाघेका बालबालिकाहरूका लागि लक्षित गरि तयार पारिएको ३६ महिने अनिवार्य बचत योजना हो । यस योजना अन्तर्गत मासिक रूपमा तोकिएको किस्ता रकम अनिवार्य बचत गर्नुपर्ने छ र अवधि समाप्त भए पश्चात् बचतकर्ताले एकमुष्ट रकम प्राप्त गर्न सक्नेछन् । साथै तोकिएको अवधि समाप्त हुन अगावै खाता बन्द गरेमा खातामा क्रमिक रूपमा जम्मा भएको रकम मात्र भुक्तानी गरिनेछ । सो अवस्थामा संस्थाले ब्याज तथा तोकिएको स्कीम उपलब्ध गराउन संस्था बाध्य हुने छैन ।

मासिक बचत रकम	बचत अवधि	जम्मा बचत हुने रकम	जम्मा पाउने रकम	जन्म दिनको उपहार
१,०००/-	३६ महिना	३६,०००/-	४१,०००/-	५००/-
२,०००/-	३६ महिना	७२,०००/-	८२,०००/-	१,०००/-
३,०००/-	३६ महिना	१,०८,०००/-	१,२३,०००/-	१,५००/-
४,०००/-	३६ महिना	१,४४,०००/-	१,६४,०००/-	२,०००/-
५,०००/-	३६ महिना	१,८०,०००/-	२,०५,०००/-	२,५००/-
६,०००/-	३६ महिना	२,१६,०००/-	२,४६,०००/-	३,०००/-
७,०००/-	३६ महिना	२,५२,०००/-	२,८७,०००/-	३,५००/-
८,०००/-	३६ महिना	२,८८,०००/-	३,२८,०००/-	४,०००/-
९,०००/-	३६ महिना	३,२४,०००/-	३,६९,०००/-	४,५००/-
१०,०००/-	३६ महिना	३,६०,०००/-	४,१०,०००/-	५,०००/-

आवधिक बचत (Term Deposit)

यस संस्थामा आवधिक निक्षेप अन्तर्गत न्यूनतम रु. ५,०००/- राखी खाता खोल्न सकिने व्यवस्था छ । यस बचत अन्तर्गत निम्न समय बमोजिम बचत रकम राख्दा निम्न बमोजिमको ब्याजदर प्राप्त गर्न सकिने छ ।

अवधि	ब्याजदर
३ महिना	८.५०%
६ महिना	९.००%
९ महिना	९.५०%
१ वर्ष	१०.००%
२ वर्ष	११.००%
३ वर्ष	१२.००%

कर्जा व्यवस्था (Loan Scheme)

बचतकर्ता एवं अन्य व्यक्तिहरूलाई व्यापारिक, हायर पर्चेज, घरेलु तथा शैक्षिक कर्जा सर्वसुलभ किसिमले प्रवाह गर्ने गराउने व्यवस्था रहेको छ ।

क्र.सं.	कर्जा शिर्षक	ब्याजदर
१	सामुहिक जमानी कर्जा	१४.७५%
२	धितो सुरक्षण कर्जा	१४.७५%
३	हायर पर्चेज कर्जा	१४.७५%
४	आवधिक रसिद धितो कर्जा	+३%

सेवा तथा सुविधाहरू (Facilities & Services)

- सदस्य महानुभावहरूलाई फ्रन्फट रहित सुविधा उपलब्ध गराउने ।
- बचत तथा कर्जामा सर्वसुलभ सेवाका साथै आकर्षक व्याज प्रदान गर्ने ।
- निम्न आयस्तर भएका सदस्यहरूलाई कर्जाका माध्यमबाट उत्पादनशील क्षेत्रमा परिचालन गराउने ।
- व्यक्ति विकास, समाज विकास, राष्ट्र विकास भन्ने जस्ता मान्यतालाई अग्र स्थानमा राखी सदस्य महानुभावहरूको जुनसुकै समस्यालाई पनि समाधान गर्ने सरल उपाय प्रदान गर्ने ।
- रेमिट्यान्स तथा मोबाइल बैंकिङ्गको सुविधा उपलब्ध छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरू



मोबाइल
बैंकिङ्ग सेवा



मनोकांक्षा

बचत तथा ऋण सहकारी संस्था लि.

Manokanksha Saving & Credit Co-operative Ltd.

Head Office: Kuleshwor-14, Kathmandu
Tel: 01-4282687, 4285663, 4289387
E-mail: manokanksha1583@gmail.com

Service Counters:

New Baneshwor-10, Kathmandu, Tel: 01-4795457
E-mail: manokanksha.nb@gmail.com
Pepsicola-32, Kathmandu, Tel: 01-5909659
E-mail: manokanksha003@gmail.com
Chandragiri-12, Dahachowk, Kathmandu, Tel: 01-4316057
E-mail: manokanksha004@gmail.com

परिचय (Introduction)

नेपाल सरकार सहकारी ऐन, २०४८ बमोजिम स्थापना भई संघिय सहकारी ऐन, २०७४ र बागमति प्रदेश सहकारी ऐन, २०७६ बमोजिम सञ्चालित यस **मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि.** को प्रधान कार्यालय का.जि.का.म.न.पा. १४, कुलेश्वर, काठमाडौंमा रहेको छ । देशमा रहेको गरीबीलाई सहकारिताको माध्यमबाट उन्मूलन गर्न सहयोग पुग्ने अन्तर्राष्ट्रिय सहकारीको अनुभव समेतलाई दृष्टिगत गरी “गाउँ-गाउँमा सहकारी, घरघरमा रोजगारी” भन्ने सहकारी नारा अधि सारिसकेको स्थितिमा सदस्यहरूबीचको पारस्परिक सहयोगबाट निर्देशित सहकारी सिद्धान्त अनुरूप वित्तीय क्षेत्रमा अनुभवी एवं कुशल सञ्चालकहरूको समेत लगानीमा संस्था सञ्चालित रहेको छ ।



उद्देश्य (Objective)

संस्थामा आबद्ध सदस्यहरू बिच नियमित रूपले बचत गर्ने बानी बसालेर उक्त संकलित बचत रकमलाई सदस्यहरूको आवश्यकता बमोजिम उत्पादनशील, आयमूलक, सीपमूलक क्षेत्रको पहिचान गरी कर्जा लगानी गर्न र सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा अभिवृद्धि गरी समग्र देशको अर्थतन्त्रमा केही मात्रामा भए पनि सकारात्मक टेवा पुऱ्याउनु नै संस्थाको मूल उद्देश्य रहेको छ ।

शेयर पूँजी (Capital Structure)

यस संस्थाको शेयर पूँजी रु. ७,००,००,०००/- (सात करोड रूपैया मात्र) कायम गरिएको छ । उक्त रकमलाई क्रमिक रूपमा चुक्ता पूँजीमा परिणत गर्दै लाने नीति रहेको छ ।

संचालक समिति (Board Committee)

यस संस्थामा वित्तिय क्षेत्रका सक्षम एवं कुशल व्यवसायी शेयर सदस्यहरू सञ्चालक समितिमा रहेका छन् ।



व्यवस्थापन समिति (Management Committee)

यो संस्थाको सम्पूर्ण कार्यको रेखदेख तथा दैनिक कार्य संचालन समितिको कार्यकारी पदाधिकारीबाट हुने व्यवस्था गरिएको छ । यसको अलावा संस्थाको दैनिक कार्य सम्पन्न गराउन संस्थामा कुशल सञ्चालक सदस्यहरू र कर्मचारीहरूको समेत व्यवस्था गरिएको छ । संस्थाका सदस्य महानुभावहरूलाई छिटो छरितो तथा विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक कम्प्युटर तथा दोहोरो लेखा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको छ ।

बचत तथा लगानी योजना (Saving & Investment Scheme)

यस संस्थाका सेवा तथा सुविधाहरूमा निम्न किसिमका बचत योजना तथा कर्जा लगानी योजनाहरू रहेका छन् ।

साधारण बचत (General Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. १००/- मा ५% ब्याज प्रदान गरिनेछ ।

मनोकांक्षा स्मार्ट बचत (Manokanksha Smart Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. १०००/- मा ६% ब्याज प्रदान गरिनेछ ।

मनोकांक्षा विशेष बचत (Manokanksha Special Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. ५,०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिने छ ।

रु. ५,०००	देखि	१०,००,००० सम्म	६.००%
रु. १०,००,००१	देखि	३०,००,००० सम्म	७.००%
रु. ३०,००,००१	देखि	५०,००,००० सम्म	८.००%
रु. ५०,००,००१	देखि	माथि	९.००%

नारी बचत (Nari Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. ५,०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिने छ ।

रु. ५,०००	देखि	१०,००,००० सम्म	६.५०%
रु. १०,००,००१	देखि	३०,००,००० सम्म	७.५०%
रु. ३०,००,००१	देखि	५०,००,००० सम्म	८.५०%
रु. ५०,००,००१	देखि	माथि	९.५०%

जेष्ठ नागरिक बचत (Jestha Nagarik Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. ५,०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिने छ ।

रु. ५,०००	देखि	१०,००,००० सम्म	६.५०%
रु. १०,००,००१	देखि	३०,००,००० सम्म	७.५०%
रु. ३०,००,००१	देखि	५०,००,००० सम्म	८.५०%
रु. ५०,००,००१	देखि	माथि	९.५०%

मनोकांक्षा सुपर बचत (Manokanksha Super Saving)

यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. २५,०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिने छ ।

रु. २५,०००	देखि	१०,००,००० सम्म	८.००%
रु. १०,००,००१	देखि	३०,००,००० सम्म	९.००%
रु. ३०,००,००१	देखि	५०,००,००० सम्म	१०.००%
रु. ५०,००,००१	देखि	माथि	११.००%

क्रमिक अवधि बचत (Periodic Saving)

यो क्रमिक रूपमा गरिने बचत हो । यस बचत अन्तर्गत संस्थामा खाता खोली दैनिक/साप्ताहिक/मासिक रूपमा बचत गर्न सकिन्छ । निश्चित अवधिको लागि क्रमिक रूपमा बचत गरे पश्चात साँवा र ब्याज एकमुष्ट रूपमा भुक्तानी गरिनेछ ।

अवधि	एकमुष्ट	अवधि	एकमुष्ट
६ महिना	८.००%	२ वर्ष	१०.००%
१ वर्ष	९.००%	३ वर्ष	११.००%